



लोक सेवा आयोग

हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: www.psc.gov.np

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६६२२

इमेल: hetauda@psc.gov.np

प्रहरी जवान पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।

सूचना नं. ३२/०७८-७९, मिति २०७८/१२/२७

यस कार्यालयबाट संचालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ४३(०७८/७९), प्रहरी जवान (जनपद) पदको श्री बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीबाट प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती र विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरी देहाय बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

लिखित परीक्षा कार्यक्रम

विज्ञापन नं.	पद	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	समय अवधि
४३(०७८/७९) (खुला तथा समावेशी)	प्रहरी जवान (जनपद)	नेपाली रचना, अंग्रेजी र गणित	विषयगत	२०७९/०१/१० गते विहान ८:०० बजे	१ घण्टा ३० मिनेट
		सामान्य ज्ञान, प्रहरी सेवा र बौद्धिक परीक्षा	बस्तुगत	२०७९/०१/१० गते विहान ९:३० बजे	३० मिनेट

परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको दर्ता नं.	परीक्षार्थी संख्या	परीक्षा भवन
१	२५३०१ देखि २५७८० सम्म	२००	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा, (केन्द्र-क)
२	२५७८१ देखि २६२७५ सम्म	२००	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा, (केन्द्र-ख)
३	२६२७६ देखि २८१३३ सम्म	२००	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, (केन्द्र-क)
४	२८१३९ देखि देखि देखि माथी सबै उम्मेदवारहरू	२८८	श्री मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, (केन्द्र-ख)

द्रष्टव्य:-१

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगाडी परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ ।
- परीक्षा भवनमा मोबाईल तथा विद्युतिय सामग्री निषेध गरिएको छ । **परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन ।**
- वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter) मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- परीक्षामा **कालो मसी** मात्र प्रयोग गर्नुपर्नेछ ।
- छ) तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।**
- परीक्षार्थीले परीक्षामा सहभागी हुन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।

द्रष्टव्य:- २ कोभिड-१९ को विशेष संक्रमणकालीन अवस्थामा परीक्षामा सामेल हुने उम्मेदवारले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ ।

- परीक्षा केन्द्र प्रवेश गर्नु अघि अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाईजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
- परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा, परीक्षा केन्द्रबाट बाहिरिदा एकआपसमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्ण पालना गर्नु पर्नेछ ।
- कोभिड-१९ संक्रमित उम्मेदवारहरूको लागि **विशेष परीक्षा केन्द्रको** व्यवस्था गरीने हुँदा संक्रमित परीक्षार्थीहरू आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०५७-५२०३०२, ५२६६२२ र मोबाईल नंबर ९८५५०१९३०२ मा सम्पर्क गरी वा इमेल hetauda@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनुहुन सुचित गरिन्छ ।

प्रकाश अधिकारी
नायब सुब्बा

बद्रीनाथ सापकोटा
शाखा अधिकृत

तेज प्रसाद दाहाल
उप-सचिव